

नेपाल राजपत्र

भाग ३

श्री ५ को सरकारद्वारा प्रकाशित

काठमाडौं, मंसिर १६ गते २०४० साल

श्री ५ को सरकार

अर्थ मन्त्रालयको

सूचना

श्री ५ को सरकारले आयकर ऐन, २०३१ को दफा १७ ले दिएको अधिकार प्रयोग गरी तेस्रो मुलुकसँग आयात निर्यात कारोबार गर्ने करदाताहरूमध्ये सोही ऐनको दफा ३३ (२) अनुसार खूद आय कायम गरिने करदाताहरूको देहाय बमोजिम खूद आय निर्धारण गर्ने तरिका तोकेको छ ।

(क) निर्यातितर्फः

- (१) कच्चाजूट (फुक्का वा गाँठ) मिति २०३५।४।१ पछि निकासी भएकोमा इजाजतपत्र मूल्यको ३ प्रतिशत ।
- (२) जूट गुड्स (बोरा, हैसियन, सुतली) मा मिति २०३५।४।१ पछि निकासी भएकोमा इजाजतपत्र मूल्यको २ प्रतिशत र इजाजत नचाहिनेमा निर्यात बापत प्राप्त भुक्तानी रकमको २ प्रतिशत ।
- (३) निकासी इजाजतपत्र चाहिने छाला, छालाका सामान, गलैंचा, आदि वस्तुमा मिति २०३७।४।१ पछिको निकासीमा इजाजतपत्र मूल्यको ७ प्रतिशत ।

(११)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

- (४) निर्यात इजाजतपत्र नचाहिने अन्य सबै सामानमा मिति २०३७।४।१ पछिको निर्यात बापत प्राप्त भुक्तानी रकमको ८ प्रतिशत।
- (५) माथि उल्लेख भएभन्दा अघिल्लो समयको निर्यातमा साविकको परिपत्र बमोजिम नै गर्ने।
- (६) मिति २०३८।६।३ पछिको निर्यातमा माथि उल्लेख भएको करको आधा (अर्थात् ५० प्रतिशत) को दरले खूद आय कायम गरी कर निर्धारण गर्ने तर चामल र काठ (काठका तैयारी फर्निचर तथा काठका कलात्मक वस्तु बाहेक) को सम्बन्धमा यो व्यवस्था लागू हुनेछैन।
- (ख) आयाततर्फ:
- (१) मिति २०३६।४।१ भन्दा अधिको आयातमा साविकको परिपत्र बमोजिम नै गर्ने।
- (२) २०३६।४।१ भन्दा पछिको आयातमा देहाय बमोजिम खूद आय निर्धारण गर्ने।

३० प्रतिशतले आय कायम हुने वस्तुहरू

- (१) मोटरकार र स्पेयर पार्ट्स।
- (२) रेडिमेड गारमेण्ट।
- (३) किचेन इक्विपमेण्ट, कटलरी, पकेट नाइफ, ग्लासवेयर।
- (४) सेभिङ्ग किम एण्ड ब्रुस, सेभिङ्ग मेशिन, हेयर ड्रायर मेशिन र पार्ट्सहरू।
- (५) वाटर हिटर, किरोसिन हिटर।
- (६) हाउसहोल्ड एप्लाइन्सेज (इलेक्ट्रिकल र म्यानुयल) र हाउसहोल्ड युटेन्सिल आदि।
- (७) प्लाष्टिक गुड्स, प्लाष्टिक किचेनवेयर एण्ड टेबुलवेयर।
- (८) बाथरूम र घर सजाउने सामान, फ्लोरिङ्ग एण्ड फर्नेसिङ्ग मेटेरियल्स, ट्वाइलेट टिमु पेपर, सेरामिक गुड्स, वालपेपर, फर्निचरहरू।
- (९) सुटकेस, ब्रिफकेस र छालाको अन्य तयारी सामान, हैण्ड बैग, पर्स, मनी बैग, लेडिज पर्स।
- (१०) कार्डियो, क्लिप, काँटा, बेङ्गल्स (धातुको चुरा), पोते, टाँक, ऐना, आदि।
- (११) कपडाहरू (सिन्थेटिक), रबर, प्लाष्टिक र वाटरप्रूफ लुगाहरू।
- (१२) म्युजिक इन्स्ट्रूमेण्ट, खिलौना, तास, अपेरा ग्लास।
- (१३) परफुम तथा कस्मेटिक गुड्स, हेयर सैम्पु, ट्वाइलेट सोप आदि।
- (१४) नक्कली गहनाहरू, सेमिप्रेसियस स्टोन, ज्वेलरी वर्क्स, इमिडेशन ज्वेलरी आदि।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।

- (१५) एयर कण्डिस्नर, पंखा, एयर प्रेसर, भ्याकुम क्लिनर र तिनका पार्टपूजाहरू ।
- (१६) बिउटी केश, की रिङ्ग, कमरपेटी, टाईपिन ।
- (१७) सिगरेट लाइटर, लाइटर पिलन्ट, लाइटर ग्याँस, जिप फास्नर ।
- (१८) टेलिफोन, टेलिकम्यूनिकेशन इक्विपमेन्ट र सोको स्पेयर पार्ट्स ।
- (१९) रेफ्रिजरेटर, डिफ्रिजीरेटर, वाशिंग मेशिन, वाटरकुलर ।
- (२०) चकलेट, टफि, चिउडङ्गम, ड्राई फ्रूट्स, टिन प्याकेट फुड प्रोडक्ट्स ।
- (२१) टर्च लाइट, व्याट्री सबै प्रकारको ।
- (२२) सुपारी, जुत्ता र चप्पल, छाता, कम्बल ।
- (२३) सिउने मेशिन र सोको निडल र क्विन ।
- (२४) मदिरा (सबै किसिमको), बियर ।
- (२५) चुरोट, सिगार, पाइपको सुर्ति ।
- (२६) रेडियो, स्टेरियो, टेप रेकर्डर, रेकर्ड प्लेयर, ग्रामोफोन, क्यासेट टेप, टेलिभिजन, भिडिओ र अन्य अडियो भिजुअल सामानहरू ।
- (२७) क्यामरा, प्रोजेक्टर, फिल्म र फोटोग्राफिक गुड्स, फोटो एलबम आदि ।
- (२८) पकेट क्यालकुलेटर ।
- (२९) स्टेनलेस स्टील र त्यसबाट बनेका मालसामान ।
- (३०) सिन्थेटिक यार्न र एक्रेलिक यार्नबाट बनेका वस्तुहरू ।
- (३१) टेट्रासाइक्लिन ।
- (३२) घडी ।
- (३३) रेपसीड आयल, पाम आयल, कोकोनट आयल र अन्य वनस्पती तेल ।

२५ प्रतिशतले आय कायम हुने वस्तुहरू

- (१) तन्ना र रुमाल ।
- (२) मस्किवटो नेट, एण्टी मस्किवटो पाउडर, क्वाईल, डमरू बटु ।
- (३) मसला, चिया र कफी ।
- (४) ऊनका सामानहरू (उलेन गुड्स) ।
- (५) कपडा (सूती, ऊनी, रेशमी) ।
- (६) मिल्क एण्ड मिल्क प्रडक्ट्स, चिनी, मिश्री, मह, ग्लुकोज आदि ।
- (७) साबुन लगा धुने, डिटरजेंट पाउडर ।
- (८) बैबी फूड, मिल्क बोटल्स एण्ड निपल्स, इनर्जोफुडहरू ।
- (९) जुत्ताको पालिस ।
- (१०) रेजर र ब्लेड ।
- (११) टुथ ब्रुस र पेष्ट, टुथ पाउडर ।
- (१२) अप्टिकल गुड्स र तिनका पार्ट्सहरू, बाईनाकुलर ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

- (१३) इनामेलका भाँडाकूँडाहरू, थर्मसप्लास्क ।
- (१४) नेलकटर, नेल ब्रुस, कपालको ब्रुस ।
- (१५) मोटर साइकल र सोको स्पेयर पार्ट्स, हेलमेट ।
- (१६) लालटिन, प्रेसर एण्ड ननप्रेसर लैम्पस र सोको स्पेयर पार्ट्स ।
- (१७) मेजरिङ्ग र टेष्टिङ्ग इक्विपमेन्ट ।
- (१८) त्रिपाल, माउन्टेनीयरिङ्ग र ट्रेकिङ्गका सामानहरू (खाद्य पदार्थ र पेय पदार्थ बाहेक)
- (१९) डाईज एण्ड केमिकल्स, छापने मसी, रङ्ग बार्नेस, इनामेल, रङ्ग रोगन आदि ।
- (२०) विद्युत् उत्पादन तथा वितरण गर्ने सामग्रीहरू तथा सोको स्पेयर पार्ट्स जस्तै जेनेरेटर, ट्रान्सफरमर, अल्टरनेटर, इलेक्ट्रिक मोटर, बिजुलीको तार, मिटर स्विच, प्लग र बिजुलीमा काम गर्ने ज्यावलहरू ।
- (२१) शैक्षिक सामग्रीहरू जस्तै फाउन्टेनपेन, डटपेन, रिफिल्स, पेन्सिल, पेन्सिलकटर, इरेजर, रूलर, इन्स्ट्रूमेन्ट बक्स आदि ।
- (२२) अफिस सामग्री तथा इक्विपमेन्ट (पकेट क्यालकुलेटर बाहेक) र सोको स्पेयर पार्ट्स ।
- (२३) निटिङ्ग मेशिन र सोको पार्टपूजा, हाते तिर्छो, कैंची, मेजरिङ्ग टेप, सेण्टीपिन ।
- (२४) स्पोर्ट्स गुड्स ।
- (२५) ताल्चा ।

१५ प्रतिशतले आय कायम हुने वस्तुहरू ।

- (१) कृषि कार्यमा प्रयोग हुने मेशिनरी, इक्विपमेन्ट, औजारहरू तथा सोको स्पेयर पार्ट्स, औषधि छर्ने यन्त्र र तिनका पार्टपूजा ।
- (२) यातायात तथा पारवहनका साधनहरू बस, ट्रक, जिप, स्टेशन वायगन, मिनिबस, पिकअप भेन, थ्रि-व्हील स्कुटर र सोको स्पेयर पार्ट्स, बल बियरिङ्ग समेत ।
- (३) वैज्ञानिक अनुसन्धानका सामानहरू ।
- (४) उन्नत विउ विजन, कीटनाशक औषधिहरू आदि ।
- (५) पम्प सेट, ट्रेक्टर, जिपको टेलर आदि र सोको स्पेयर पार्ट्स ।
- (६) हार्डवेयर सामानहरू, जस्तापाता, कर्कटपाता, टिन समेत ।
- (७) कपास, कच्चा ऊन, ऊनी, रेशमी र सूती धागो ।
- (८) लेख्ने तथा छापने कागज ।
- (९) आलमुनियम, जस्ता, सीसा र अन्य धातु ।
- (१०) तामा, पित्तलका पाता, हुन्नर स्क्रैप ।

आधिकारिकता मुद्रा विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।